



सिरीजङ्घागाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
तेल्लोक, ताप्लेजुङ
१ नं. प्रदेश, नेपाल

सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७४/०८/१८)

यस कार्यालयलाई आ.व. २०७४/०७५ मा आवश्यक पर्ने तपसिल बमोजिमका सामानहरू सिलबन्दी दरभाउपत्रद्वारा खरिद गर्नुपर्ने भएको हुँदा सूचनामा उल्लिखित शर्तहरूको अधिनमा रहि ईजाजत प्राप्त फर्म तथा कम्पनीहरूबाट रीतपूर्वक सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ ।

ठेक्का नं.	आपूर्ति गर्नुपर्ने मालसामान	फाराम दस्तुर	दरभाउपत्र मान्य अवधि	खरिद गर्ने मिति र समय	दर्ता गर्ने अन्तिम मिति र समय	दरभाउपत्र खोल्ने मिति र समय
ORME/SRJ/SQ-1(074/75)	मेसिनरी औजार	३००	दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिले ४५ दिन	२०७४ पुष १ गते कार्यालय समयभित्र	२०७४ पुष २ गते दिउँसो १२ बजे भित्र	२०७४ पुष २ गते दिउँसो २ बजे
ORME/SRJ/SQ-2(074/075)	फर्निचर एण्ड फिक्चर्स	३००				

- यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र सिलबन्दी दरभाउपत्र सम्बन्धी कागजात प्रत्येक प्याकेजको लागि रु. ३०० (अक्षरूपी रु. तीन सय, फिर्ता नहुने गरी) का दरले यस कार्यालयको सामान्य प्रशासन शाखाबाट नगदै बुझाई खरिद गर्न सकिनेछ ।
- आपूर्तिकर्ताले यस कार्यालयले प्रमाणित गरी तयार गरेको दरभाउपत्र मात्र खरिद गरी दर्ता गर्नुपर्नेछ । साथै आपूर्तिकर्ताले आफ्नो दरभाउपत्र सिलबन्दी गरी रीतपूर्वक सहिछाप गरी गाउँ कार्यपालिकाको कार्यालयको ठेगानामा आपूर्तिकर्ताको नाम, ठेगाना तथा कुन काम/प्याकेजको लागि दरभाउपत्र पेश गर्ने हो सो कुरा स्पष्ट रूपमा उल्लेख गरी दर्ता गर्नुपर्नेछ ।
- माथि उल्लेखित अन्तिम मिति र समय भित्र दर्ता हुन आएका सिलबन्दी दरभाउपत्रहरू सिलबन्दी दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा माथि उल्लिखित मिति र समयमा (दिनको २ :००) बजे यस कार्यालयमा खोलिनेछ । सार्वजनिक विदा परेमा सोको भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन सोही समय र स्थानमा सिलबन्दी दरभाउपत्र खोलिनेछ । दरभाउपत्र खरिद गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्ने गणमा सोको भोलिपल्ट खरिद सोको भोलिपल्ट दर्ता गरी उल्लेखित समयमा खोलिनेछ । ढिलो गरी प्राप्त भएको वा म्याद नाधि आएका तथा रीत नपुगेका वा कुनै शर्त उल्लेख भई आएका सिलबन्दी दरभाउपत्र फाराम स्वीकार गरिने छैन । साथै प्रतिनिधिहरू उपस्थित नभएमा पनि दरभाउपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।
- सिलबन्दी दरभाउपत्र फाराम साथ खरिद गर्ने फर्म, कम्पनी वा संस्थाले आ.व. २०७३/०७४ को कर चुक्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ । यद्यपि आ.व. २०७३/०७४ को कर चुक्ता भई नसके भएमा आ.व. २०७२/०७३ सम्मको कर चुक्ता प्रमाणपत्र, फर्म संस्था वा कम्पनी दर्ता प्रमाण-पत्र (नवीकरण सहित) का प्रमाणपत्रहरूका प्रतिलिपिहरू नोटरी पब्लिकबाट प्रमाणित गराई पेश गर्नु पर्नेछ ।
- सिलबन्दी दरभाउपत्र खरिदकर्ताले सार्वजनिक खरिद कार्यमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको, सम्बन्धित पेशा वा व्यवसायमा कुनै सजाय नपाएको साथै सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा नपरेको भनी लिखित कबोल गरेको स्व-घोषणा पत्र अनिवार्य रूपमा सिलबन्दी दरभाउपत्र साथ पेश गर्नुपर्नेछ ।
- सिलबन्दी दाखिला गर्नु अघि सोमा उल्लिखित शर्तहरू परिमाण र अन्य कुराहरू राम्ररी अध्ययन, अवलोकन गरी दरभाउपत्र भर्न र पेश गर्न अनुरोध गरिन्छ । दरभाउपत्रमा उल्लिखित कुनै कुरा स्पष्ट नभएमा यस कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ ।
- दरभाउपत्रदाताले कबोल गरेका दर परिवर्तन गर्ने सम्बन्धमा कुनै शर्त राख्न पाइने छैन ।
- दरभाउपत्रदाताले संलग्न परिमाण मूल्य पत्र (Bill of Quantity) मा उल्लिखित प्रत्येक महलमा भर्नुपर्ने स्थानमा स्पष्ट रूपमा भर्नुपर्नेछ ।
- दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
- यो सूचनामा उल्लेख हुन छुट भएका कुराहरू सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित कानून अनुसार हुनेछ ।
- यो सूचना यस कार्यालयको सूचना पाटी तथा वेबसाइट www.sirijanghamun.gov.np मा हेर्न सकिनेछ ।

सिरीजङ्घागाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
तेल्लोक, ताप्लेजुङ